

आज मिति २०७६ साल चैत्र २० गते बुधवारका दिन आमचोक गाँउपालिका अध्यक्ष श्री अशोक राईज्यूको अध्यक्षतामा वसेको कार्यपालिकाको बैठक तपशिल बमोजिम कार्यपालिका सदस्यज्यूहरुको उपस्थितिमा देहायका प्रस्तावहरु माथि छलफल र निर्णय गरी सञ्चालन गरियो ।

उपस्थित

सि.न.	पद	नाम	हस्ताक्षर
१	अध्यक्ष	श्री अशोक राई	
२	उपाध्यक्ष	श्री सीता राई	
३	सदस्य	श्री डम्बर बहादुर कार्की	
४	सदस्य	श्री भिम प्रसाद राई	
५	सदस्य	श्री गणेश बहादुर खत्री	
६	सदस्य	श्री नेत्र बहादुर खत्री	
७	सदस्य	श्री राम प्रसाद राई	
८	सदस्य	श्री बम बहादुर बस्नेत	
९	सदस्य	श्री राज कुमार राई	
१०	सदस्य	श्री उदिमान श्रेष्ठ	
११	सदस्य	श्री बम बहादुर श्रेष्ठ	
१२	सदस्य	श्री बालदिप राई	
१३	सदस्य	श्री तुलसीमाया ठाडा मगर	
१४	सदस्य	श्री पवित्रा राई	
१५	सदस्य	श्री शुकमाया राई	
१६	सदस्य	श्री अमर बहादुर वि.क.	
१७	सदस्य	श्री लक्ष्मण हायु	
१८	सदस्य-सचिव	श्री याम बहादुर उपरकोटी	

१९			
२०			

प्रस्तावहरू

१. राहत वितरण सम्बन्धमा ।
२. रिक्त पदमा स्वास्थ्य कर्मचारी दैनिक ज्यालादारी करारमा नियुक्ति सम्बन्धमा ।
३. लक डाउन सम्बन्धमा ।
४. जनता आवास कार्यक्रम सम्बन्धमा ।
५. कर्मचारी प्रोत्साहन भत्ता सम्बन्धमा ।

निर्णयहरू:

१. उपरोक्त प्रस्ताव नं १ माथि छलफल भै आमचोक गाँउपालिकामा कोरोना भाइरसका कारण भएको लकडाउनबाट प्रत्यक्ष प्रभावित भै दैनिक जिवन यापनमा गर्न समस्या भएका परिवारको पहिचान तथा राहतको विवरणको आवश्यकता सम्बन्धमा आगामी बैठकमा थप छलफल गरि आवश्यक निर्णय गर्ने निर्णय गरियो ।
२. उपरोक्त प्रस्ताव नं २ माथि छलफल भै आमचोक गाँउपालिका स्वास्थ्य शाखा अन्तर्गतका स्वास्थ्य चौकीमा दरवन्दि भन्दा धेरै स्वास्थ्यकर्मी कर्मचारी पुर्ति नभएको तथा कोरोना भाइरस कोभिड १९ को महामारीका कारण स्वास्थ्य तर्फ थप सतर्कता अपनाईन पर्ने भएको हुँदा दैनिक ज्यालादारी करार गरि आवश्यकतानुसारको अवधिका लागि तपशिल वमोजिमका पदमा तपशिल वमोजिम संख्यामा साविकमा काम गरेका स्वास्थ्यकर्मी कर्मचारीलाई प्रथम प्राथमिकता राखि कर्मचारी नियुक्ति गर्ने निर्णय गरियो ।

पद	संख्या
हे.अ.	६
अ.न.मी.	८
अ.हे.व.	७
कार्यालय सहयोगी	२

३. उपरोक्त प्रस्ताव नं ३ माथि छलफल भै आमचोक गाँउपालिका भित्र नेपाल सरकारले तोकेको अवधिका लागि गरिरहेको लकडाउनलाई थप प्रभावकारी बनाउने निर्णय गरियो ।
४. उपरोक्त प्रस्ताव नं ४ माथि छलफल भै जनता आवास कार्यक्रमका लागि प्राप्त वजेट वाट तपशिल वमोजिमका घरमुलि भएका परिवारका लागि आवास निर्माण गर्ने निर्णय गरियो ।

नाम थर	ठेगाना	रकम
क. धन वहादुर राई	आमचोक -८	१,५०,०००।००
ख. हर्क वहादुर राई	आमचोक-८	१,५०,०००।००
ग. ईश्वरमान मगर	आमचोक -८	१,५०,०००।००
घ. कान वहादुर राई	आमचोक-३	१,५०,०००।००
ङ. सार्क राई	आमचोक-१०	३,००,०००।००
च. जीदार शेर्पा	आमचोक-२	३,००,०००।००
छ. धन वहादुर राई	आमचोक-१०	१,५०,०००।००
ज. विष्णुमाया राई	आमचोक-४	१,५०,०००।००

५. उपरोक्त प्रस्ताव नं ५ माथि छलफल भै देशव्यापी लकडाउनको अवस्था तथा कोराना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि आमचोक गाँउपालिका मातहतका कार्यालय, स्वास्थ्य शाखा, स्वास्थ्य चौकी, क्वारेनटायन, विभिन्न स्थानमा राखिएका हेल्थ डेस्कमा खटाइएका कर्मचारीहरु तथा सुरक्षा कर्मचारीहरुलाई तपशिल वमोजिमको आधारमा रहि प्रोत्साहन भत्ता प्रदान गर्ने निर्णय गरियो ।

क. क्वारेनटाइनमा खटिने कर्मचारी	१०० प्रतिशत	(प्रतिदिनको हुन आउने तलव रकमको)
ख. हेल्थ डेस्कमा खटिने कर्मचारी	७५ प्रतिशत	
ग. स्वास्थ्य चौकी/कार्यालयमा खटिने कर्मचारी	५० प्रतिशत	
घ. सुरक्षा कर्मी (क्वारेनटाइनमा खटिने)	७५ प्रतिशत	
ड. सुरक्षा कर्मी (हेल्पडेस्क खटिने)	५० प्रतिशत	